

Psa

Chapter 62

Nepali Interlinear

Reference: Nepali ERV

1
שָׁלוֹם לְמַנְצֵחַ עַל- יְרוּחוֹן מְזַמֵּר לְדָוִד : אֵל- אֱלֹהִים יְהוָה
शान्ति-पाउँछ परमेश्वरमा मा निश्चय-नै दाऊदको भजन यदूतून यदूतूनको-रागमा संगीत-निर्देशकको-निम्ति
[H1747](#) [H0430](#) [H0413](#) [H0389](#) [H1732](#) [H4210](#) [H3038](#) [H5329](#)

נִפְשִׁי מֵרוּחַ יְשׁוּעָתִי : מְזַמֵּר וְנִפְשִׁי מֵרוּחַ יְשׁוּעָתִי
मेरो-प्राण मेरो-उद्धार उहाँबाट मेरो-प्राण
[H3444](#) [H5315](#)

मेरो प्राणले धैर्यसित परमेश्वरलाई मेरो सुरक्षाको निम्ति पखिन्छ। मेरो उद्धार उहाँबाट मात्रै आउँदछ।

2
אֵל- יְהוָה מְזַמֵּר וְנִפְשִׁי מֵרוּחַ יְשׁוּעָתִי : רַבָּה אֲמוּט לֹא- מְשַׁנְבֵּי וְיִשׁוּעָתִי צְרוּרִי הוּא וְנִפְשִׁי מֵרוּחַ יְשׁוּעָתִי
अत्यन्तै डग्नेछेँ हुनुहुन्छ-म मेरो-गढ र-मेरो-उद्धार मेरो-चट्टान उहाँ निश्चय-नै
[H4131](#) [H3808](#) [H3444](#) [H6697](#) [H1931](#) [H0389](#)

मसँग धेरैजना शत्रुहरू हुन सक्छन्, तर परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ। परमेश्वर अग्लो पर्वतमा मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। कुनै ठूलो सैनिकले पनि मलाई परास्त गर्न सक्तैन।

3
עַל- תְּהוֹתָו וְאֵנָה עַד- נִטְוִי כְּקִיר כְּלָבִים תִּרְצָחוּ אִישׁ עַל- תְּהוֹתָו וְאֵנָה עַד- נִטְוִי
ढलेको ढल्ने-पर्खालझैँ तिमीहरू-सबैले मार्न-खोज्छौ मानिसलाई एक आक्रमण-गर्छौ तिमीहरू कहिलेसम्म
[H5186](#) [H7023](#) [H3605](#) [H7523](#) [H0376](#) [H2050](#) [H0575](#) [H5704](#)

הַתְּהוֹתָו : הַתְּהוֹתָו
भक्तिएकी बार-जस्तो
[H1447](#)

कहिले सम्म तिमीले मलाई आक्रमण गर्नेछौ? म ढल्की सकेको भित्ता जस्तो छु, ढल्न तयार भएको बार हुँ।

4
אֵל- יְהוָה מְזַמֵּר וְנִפְשִׁי מֵרוּחַ יְשׁוּעָתִי : בְּפִי מוּחַל וְנִפְשִׁי מֵרוּחַ יְשׁוּעָתִי : יְרֵצוּ לְהַדְרִיחַ יְעֲצוּ וְנִפְשִׁי מֵרוּחַ יְשׁוּעָתִי : מְזַמֵּר וְנִפְשִׁי מֵרוּחַ יְשׁוּעָתִי : מְזַמֵּר וְנִפְשִׁי מֵרוּחַ יְשׁוּעָתִי :
मुखले झूटो-कुरामा तिनीहरूले-झूट-मन-पराउँछन् खसाल्न तिनीहरूले-षड्यन्त्र-गर्छन् उसको-उच्च-पदबाट निश्चय-नै
[H6310](#) [H3577](#) [H7521](#) [H5080](#) [H3289](#) [H7613](#) [H0389](#)

יְבָרְכֵנוּ יְבָרְכֵנוּ : יְבָרְכֵנוּ יְבָרְכֵנוּ :
सेला श्राप-दिन्छन् तर-भिन्नभिन्न आशीर्वाद-दिन्छन्
[H5542](#) [H7043](#) [H7130](#) [H1288](#)

मेरो प्रतिष्ठित ओहोदा हुँदा हुँदै पनि, ती मानिसहरू मलाई नष्ट पार्ने योजनाहरू बनाउँछन्। मेरो विषयमा झूटो कुराहरू गर्दा उनीहरू खुशी हुँदछन्। जनसमूहमा, तिनीहरूले मेरो विषयमा राम्रो कुराहरू गर्दछन् तर गुप्त रूपमा भने मलाई सरापदछन्।

5
אֵל- יְהוָה מְזַמֵּר וְנִפְשִׁי מֵרוּחַ יְשׁוּעָתִי : תְּהוֹתָו מְזַמֵּר וְנִפְשִׁי מֵרוּחַ יְשׁוּעָתִי :
निश्चय-नै परमेश्वरमा शान्त-हो मेरो-प्राण किनभने मेरो-प्राण
[H0430](#) [H0389](#) [H5315](#)

मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पखिन्छ। परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ।

6
אֵל- יְהוָה מְזַמֵּר וְנִפְשִׁי מֵרוּחַ יְשׁוּעָתִי : אֲמוּט לֹא- מְשַׁנְבֵּי וְיִשׁוּעָתִי צְרוּרִי הוּא וְנִפְשִׁי מֵרוּחַ יְשׁוּעָתִי :
डग्नेछेँ हुनुहुन्छ-म मेरो-गढ र-मेरो-उद्धार मेरो-चट्टान उहाँ निश्चय-नै
[H4131](#) [H3808](#) [H3444](#) [H6697](#) [H1931](#) [H0389](#)

परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मात्र मेरो उद्धार गर्न सक्नुहुन्छ। परमेश्वर मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।

7
עַל- אֱלֹהִים יְשׁוּעָתִי וְכִבְרוֹתֵי יְשׁוּעָתִי : מְזַמֵּר וְנִפְשִׁי מֵרוּחַ יְשׁוּעָתִי : מְזַמֵּר וְנִפְשִׁי מֵרוּחַ יְשׁוּעָתִי :
मा परमेश्वर मेरो-मुक्ति परमेश्वर मेरो-शक्ति बलियो-चट्टान र-मेरो-महिमा मेरो-शक्ति
[H0430](#) [H4268](#) [H5797](#) [H6697](#) [H3519](#) [H3468](#)

मेरो गौरव र विजय परमेश्वरबाट आउँछ। उहाँ मेरो बलियो किल्ला र परमेश्वर मेरो शरणस्थान हुनुहुन्छ।

מִחְסֵה־	אֱלֹהִים	לְבַבְכֶם	לְפָנָיו	שָׁפְכוּ־	עִם	וְעַתָּה	בְּכֹל־	בּוֹ	בְּטָחוֹן	8
शरणस्थान	परमेश्वर	तिमीहरूको-हृदय	उहाँको-सामु	खन्याओ	हे-जनहरू	समयमा	सबै	उहाँमा	भरोसा-गर	
H4268	H0430	H3824	H6440	H8210		H6256	H3605		H0982	
							סֵלָה:	לְנוֹ		
							सेला	हाम्रो-निम्ति		
							H5542			

हे मानिसहरू! परमेश्वरमाथि सधैं भरोसा राख! तिमीहरूको सम्पूर्ण संकटहरू परमेश्वरलाई बताऊ। परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।

לְעֹלֹת	בְּמִזְבְּחֵינוּ	אִישׁ	בְּיָדָיו	כָּזָב	אֲדָם	בְּנֵי־	הַבָּל	אֱלֹהִים	9
माथि-जान्छन्	तराजुमा	सन्तानहरू	प्रतिष्ठितका	झूटा-छन्	सन्तानहरू	सामान्य-मानिसका	व्यर्थ-छन्	निश्चय-नै	
H5927	H3976	H0376		H3577	H0120		H1892	H0389	
						יְהוָה:	מִהַבֵּל	הַתְּנֵי	
						हलुका-छन्	श्वासभन्दा-पनि	तिनीहरू	
							H1892	H1992	

मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्। तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ। परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन् फगत तिनीहरू पानीको वाफ हुन्।

תְּשִׁיתוּ	אֶל־	יְנוּב	כִּי־	חַיִל	תְּהַבֵּלוּ	אֶל־	וּבְנֵי	בְּעֵשֶׂק	תְּבַטְחוּ	אֶל־	10
मन-नलगाओ	त्यसमा	बद्ध-भने	यदि	धन	नही	व्यर्थ	र-डकैतीमा	लुटपाटमा	अत्याचारमा	भरोसा-नगर	
H7896	H0408	H5107		H2428	H1891	H0408	H1498	H6233	H0982	H0408	
										לֵב:	
										हृदय	

सामानहरूलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर। चोरेर तिमीहरूले फाइदा पाउनेछै भनेर नसोच। अनि जब तिमी धनाढ्य हुनेछौ, सहयोगको लागि धनीहरूमाथि आशा नगर।

לְאֱלֹהִים:	עֹז	כִּי	שָׁמְעֵנִי	זוֹ	שְׁתִּים־	אֱלֹהִים	הַבֵּר	אֶחָד	11
परमेश्वरको-हो	शक्ति	कि	मैले-सुनें	यो-कुरा	दुई-पटक	परमेश्वरले	भन्नुभयो	एक-पटक	
H0430	H5797		H8085	H2098	H8147	H0430	H1696	H0259	

परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ, अनि म विश्वास गर्छु, ‘शाक्ति परमेश्वरबाट आउँदछ!’”

כְּמִשְׁפָּהוּ:	לְאִישׁ	תְּשַׁלֵּם	אֶתָּה	כִּי־	קָרָה	אֲדָנִי	וּלְיָ־	12
उसको-कामअनुसार	हरेक-मानिसलाई	बदला-दिनुहुन्छ	तपाईंले	किनभने	करुणा-हो	हे-प्रभु	र-तपाईंको	
H4639	H0376					H0136		

हे मेरो स्वामी, तपाईंको प्रेम साँचो छ। परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।